



# चौरीदेउराली गाउँपालिका

## गाउँ कार्यपालिकाको कार्यालय

ढाँडखर्क भञ्ज्याङ्ग, कृषिपहाडकोट

### सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

बागमती प्रदेश, नेपाल  
२०७३

सूचना प्रकाशित मिति २०७८/०४/२७

चौरीदेउराली गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा स्वीकृत दरवन्दी अनुसार रिक्त रहेका विभिन्न समुह, तह र पदहरूमा करार सम्झौताबाट पदपूर्ति गर्ने भएकोले सम्बन्धीत सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सूचना बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र आवश्यक कागजातहरू संलग्न राखी राजश्व तिरेर यस कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध छ ।

क्र.स	विज्ञापन नं.	पद नाम	तह	सेवा	समुह	आवश्यक संख्या	कैफियत
१	०१/०७८/७९	अ.हे.व.	सहायक चौथो	स्वास्थ्य	हे.ई	२	
२	०२/०७८/७९	अ.न.मी.	सहायक चौथो	नर्सिङ	प.हे.न	३	

#### १. आवश्यक न्यूनतम योग्यता :

- अ.हे.व चौथो तहको लागि: मान्यता प्राप्त शिक्षण संस्था बाट एस.एल.सी वा सो सरह उत्तिर्ण गरि मान्यता प्राप्त शिक्षण संस्थाबाट सी.एम.ए. तालिम उत्तीर्ण गरी सम्बन्धित परिषद् ( Council) मा दर्ता तथा नवीकरण भएको ।
- अ.न.मी चौथो तहको लागि: मान्यता प्राप्त शिक्षण संस्था बाट एस.एल.सी वा सो सरह उत्तिर्ण गरि मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी तालिम उत्तीर्ण गरी सम्बन्धित परिषद् ( Council) मा दर्ता तथा नवीकरण भएको ।

२. उमेर: १८ वर्ष पुरा भई ४० वर्ष पुरा ननाघेको ।

३. दरखास्त दिने स्थान: चौरीदेउराली गाउँपालिकाको कार्यालय, ढाँडखर्क भञ्ज्याङ्ग ।

४. दरखास्त दिने अन्तिम मिति : २०७८/०५/०२ गते कार्यालय समयभित्र ।

५. आवेदन दस्तुर: रु ४००।- यस कार्यालयमा वा एन.सी.सी. बैंक चौरीदेउराली शाखा ग.१.१ आन्तरिक राजश्व खाता नं. १४४०००००३११०१ मा रकम जम्मा गरेको भौचरको प्रतिलिपी पेश गर्ने ।

#### ६. छनोटको किसिम:

- प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र अन्तर्वाता ।

#### ७. आवेदकले पेश गर्नुपर्ने आवश्यक कागजातहरू :

- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,
  - आवश्यक न्यूनतम शैक्षिक योग्यताको लब्धांक पत्रको प्रतिलिपी,
  - अ.हे.व र अ.न.मी पदको हकमा सम्बन्धित परिषदमा दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपी,
  - चारित्रिक प्रमाणपत्र प्रतिलिपी,
  - अनुभव खुल्ने कागजात तथा तालिम लिएको भए सो को प्रमाणपत्रको प्रतिलिपी,
  - पासपोर्ट साइजको फोटो २ प्रति,
  - परिक्षा दस्तुर राजश्व तिरेको रसिद,
- स्थानीयलाई प्राथमिकता दिइनेछ ।
- दरखास्त सम्बन्धी फाराम तथा अन्य जानकारीको लागि सम्पर्क यस गाउँपालिकाको वेबसाइट <https://chaurideuralimun.gov.np> ९८५१३१००९२ मा सम्पर्क गर्न सकिने छ ।

महान दास लामा

प्रमुख प्रशासकीय अधिकृत



चौरीदेउराली गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
ढाँडखर्क भञ्ज्याङ्ग, काभ्रेपलाञ्चोक

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

सूचना प्रकाशित मिति २०७८/०४/२७

प्रस्तुत विषयमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिकाको दफा ५ बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि तपशिल बमोजिमको उद्यम विकास सहजकर्ताको सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले तपशिल बमोजिम योग्यता पुगेका इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकबाट दरखास्त सूचना आव्हान गरिएको छ ।

क्र.स	विज्ञापन नं.	पद नाम	तह	आवश्यक संख्या	कैफियत
१	०३/०७८/७९	उद्यम विकास सहजकर्ता	चौथो	२	

१. आवश्यक न्यूनतम योग्यता र अनुभव :

- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (CTEVT) बाट उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्स उत्तिर्ण गरेको वा
- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (CTEVT) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी सिप परिक्षण तह ३ उत्तिर्ण गरेको वा
- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (CTEVT) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परीक्षा (TSLC) ३ उत्तिर्ण गरेको ।

२. उमेर: १८ वर्ष पुरा भई ४० वर्ष पुरा ननाघेको ।

३. दरखास्त दिने स्थान: चौरीदेउराली गाउँपालिकाको कार्यालय ढाँडखर्क भञ्ज्याङ्ग, काभ्रे ।

४. दरखास्त फाराम पाइने स्थान: चौरीदेउराली गाउँपालिकाको कार्यालय ढाँडखर्क भञ्ज्याङ्ग, काभ्रे वा [www.chaurideuralimun.gov.np](http://www.chaurideuralimun.gov.np) मा उपलब्ध हुनेछ ।

५. आवेदन दस्तुर: रु ४००।- यस कार्यालयमा वा एन.सी.सी. बैंक चौरीदेउराली शाखा ग.१.१ आन्तरिक राजस्व खाता नं. १४४००००३११०९ मा रकम जम्मा गरेको भौचरको प्रतिलिपी पेश गर्ने ।

६. दरखास्त दिने अन्तिम मिति: २०७८/०५/१० गते कार्यालय समय भित्र ।

७. आवेदन साथ संलग्न हुनुपर्ने कागजातहरू: क) निवेदन, ख) बायोडाटा, ग) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, घ) सीप परीक्षणको प्रमाणपत्र भएमा त्यसको प्रतिलिपी, ङ) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, च) कामको अनुभव खुलेको कागजातहरू

८. सेवा तथा सुविधाहरू: योग्यता र अनुभवको आधारमा गाउँपालिकाले सम्झौतामा तोकेअनुसार तलब स्केल र फिल्डमा खटिएको अवस्थामा यातायात खर्च तथा दैनिक भ्रमण भत्ता उपलब्ध गराइनेछ ।

छनौटको तरिका: प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरी अन्तरवार्ता लिइने छ ।

➤ स्थानीयलाई प्राथमिकता दिइनेछ ।

➤ दरखास्त सम्बन्धी फाराम तथा अन्य जानकारीको लागि सम्पर्क यस गाउँपालिकाको वेबसाइट <https://chaurideuralimun.gov.np> ९८५१३१००९२ मा सम्पर्क गर्न सकिने छ ।

महान दास लामा  
प्रमुख प्रशासकीय अधिकृत